

# लोक सेवा आयोगका महत्वपूर्ण प्रश्नहरू

सेट १

१. एसीसी यु-१६ इस्टन रिजन प्रतियोगिताको उपाधि कसले जित्यो ?

**नेपाल**

(सन् २०१७ डिसेम्बरमा थाइल्यान्डमा सम्पन्न सो प्रतियोगितामा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि चुमेको ।)

२. नेपालमा पहिलोपटक आयोजित अन्तराष्ट्रिय टी-ट्वान्टी त्रिदेशीय हिवलचेयर प्रतियोगिताको उपाधि कसले जित्यो?

**नेपाल (वि.सं. २०७४ मङ्सिर २८-पुस १)**

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २०७४ पुस १ मा भएको फाइनल खेलमा बङ्गलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको। नेपाल, भारत र बङ्गलादेश सम्मिलित सो प्रतियोगितामा नेपालका नवीन राई बेस्ट ब्याट्सम्यान, विपिन पौडेल बेस्ट बलर, राजु गुरुङ बेस्ट विकेटकिपर र डिगमसिंह चेम्जोङ प्लेयर अफ द सिरीज चुनिएका।

३. १ सय १० किलोवाट विद्युत् उत्पादन क्षमताको बाय-सौर्य ऊर्जा प्रणाली कहाँ स्थापना गरिएको छ ?

**सिन्धुलीको हरिहरपुर गढी**

(बहुपक्षीय कर्जादाता निकाय एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा निर्मित सो परियोजनाबाट १ सय १० किलोवाट बिजुली उत्पादन हुने। मुलुकक ठूलो यस वायु सौर्य ऊर्जा प्रणालीबाट उत्पादित बिजुली ८३ चरम आपूर्ति हुने)

४. 'भिजन फाइभ मिलियन योजना' केसँग सम्बन्धित छ?

**पर्यटन**

प्यासिफिक एसिया ट्राभल एसोसिएसन-पाटा नेपाल च्याप्टरले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान नै भिजन फाइभ मिलियन योजना हो।

२०७४ मङ्सिर २७ मा राजधानीमा आयोजित पाटाको ४१औं वार्षिक साधारण सभामा यो योजना सार्वजनिक गरिएको। पाटाले संयुक्त राष्ट्रसङ्घको पर्यटन सम्बन्धी सहस्राब्दी विकास लक्ष्य अनुरूप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटन भित्र्याउने गुरुयोजना बनाएको। साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने पर्यटन व्यवसायी कर्ण शाक्यलाई “पाटा पर्सनालिटी अवार्ड-२०१७” बाट सम्मान गरिएको।

५. प्रभ लाइफ इन्सुरेन्सले औपचारिक रूपमा कारोबार कहिलेदेखि सुरु गरेको हो ?

बि.सं. २०७४ मङ्सिर २८

६. सिएमओ एसियाद्वारा आयोजित कार्यक्रममा बैङ्क, बिमा तथा बितीय सेवा प्रदायक कम्पनीतर्फ नेपालको उत्कृष्ट ब्रान्ड अवार्डको उपाधि जित्ने कम्पनी कुन हो ?

एनआईबीएल क्यापिटल मार्केट्स

७. बि.स. २०७४ मङ्सिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ बिजयी हुने महिला सभासद् कति रहेका छन् ?

६

(पवित्रा निरौला खरेल (झापा-२, नेकपा एमाले), पद्मा अर्याल (स्याङ्जा-२, नेकपा एमाले), पम्फा भुसाल (ललितपुर३, माओवादी केन्द्र), कमला रोका (पूर्वी रुकुम, माओवादी केन्द्र), बिना मगर )

९. एसिया को-अपरेसन डाइलग को स्थापना कहिले गरिएको हो ?

सन् २००२ जन १८

(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको। हाल एसीडीमा नेपालसहित३४ राष्ट्र रहेका)

९. लोकसेवा आयोगको प्रतीक चिह्नमा उल्लेखित नारा के हो ?

योग्यता, निष्पक्षता, स्वच्छता

(प्रतीक चिह्नको अनावरण २०७३ असार १ मा गरिएको। माधव रेग्मीद्वारा डिजाइन गरिएको यो प्रतीक चिह्नलाई किरण मानन्धरले अन्तिम रूप दिएका।)

१०. सबैभन्दा धेरैपटक नोबेल पुरस्कार प्राप्त गर्ने संस्था कुन हो ?

**अन्तर्राष्ट्रिय रेडक्रस (ICRC)**

(यो संस्थाले सन् १९१७, १९४४ र १९६३ मा गरी तीनपटक नोबेल शान्ति पुरस्कार प्राप्त गरेको )

११. ब्रिक्स बैङ्कको स्थापना कहिले भएको हो ?

**सन् २०१४ जुलाई १५**

(ब्रिक्स बैङ्कको प्रधान कार्यालय चीनको साङ्घाईमा रहेको। ब्रिक्स समूहमा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका। ब्रिक्स बैङ्कमा सबैभन्दा बढी चिनियाँ लगानी रहेको। ब्रिक्स बैङ्कको प्रथम अध्यक्ष भारत बनेको।)

१२. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?

**वि.सं. २०७३ असार १६**

(बोर्डको गठनसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको)

१३. नेपालको पहिलो खुला दिसामुक्त जिल्ला कास्की हो भने पहिलो खोपयुक्त जिल्ला कुन हो ?

**पाल्पा**

१४. नेपालको संबिधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिन उल्लेख छ ?

**धारा १८ (४)**

१५. मौसमको सूचना तत्कालै अद्यावधिक गर्न तथा मौसम सम्बन्धी भविष्यबाणीलाई थप प्रभावकारी बनाउन नेपालमा पहिलोपटक अत्याधुनिक मौसमी राडार स्टेसन कहाँ स्थापना गरिने भएको छ ?

**बीरेन्द्रनगर (सुर्खेत)**

(विश्व बैङ्कको आर्थिक सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा स्थापना गर्न थालिएको सो परियोजनाका लागि २६ करोड रुपियाँ लाग्ने अनुमान छ)

१६. इन्टिग्रिटी आइडल-२०१७ अर्बाइबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

**मोरङका सहायक जिल्ला अधिकारी शेषनारायण पौडेल**

(पौडेलसहित अकाउन्टेविलिटी ल्याव नेपालले यस वर्षका उत्कृष्ट पाँच सरकारी कर्मचारीलाई सम्मानित गरेको)

१७. विश्व पर्यटन सय (World Tourism Organization) को छोटकरी नाम परिवर्तन गरी के बनाइएको छ?

**UNWTO**

१८. लेगाटम प्रोस्पेरिटी इन्डेक्स-२०१७ अनुसार विश्व समृद्धि सूचकाङ्कमा नेपाल कतिऔं स्थानमा देखिएको छ?

**३९औं**

(वातावरण, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजी र प्राकृतिक वातावरणका आधारमा तय गरिने यस सूचकाङ्कमध्ये नेपालको सबैभन्दा राम्रो व्यक्तिगत स्वतन्त्रता' (३९औं) देखिएको।

१ सय ४९ राष्ट्र समेटी तयार पारिएको सो प्रतिवेदनमा श्रीलङ्का ५३ औं. बङ्गलादेश १११औं तथा पाकिस्तान १३७औं स्थानमा रहेका।

सो सूची अनुसार पहिलो दश स्थानमा रहेका राष्ट्र नर्वे, न्युजिल्यान्ड, फिनल्यान्ड, स्विजरल्यान्ड, स्विडेन, नेदरल्यान्ड, डेनमार्क, क्यानडा, अस्ट्रेलिया र बेलायत हुन्।

त्यस्तै सूचीको अन्तिममा रहेका राष्ट्र यमन (१४९ औं), सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औं), सुडान (१४७ औं), अफगानिस्तान (१४६ औं), चाड (१४५ औं), मौरिटानिया (१४४ औं), कङ्गो (१४३ औं), इराक (१४२औं), अङ्गोला (१४१औं) तथा बुरुन्डी (१४० औं) हुन्। ।

१९. काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाल पानोरामा अन्तर्गत 'अडियन्स अवार्ड र 'स्पेसल जरी मेन्सन अवार्ड जित्ने नेपाली वृत्तचित्र कुन हो ?

## द लास्ट हनी हन्टर

२०. लिच्छवि कालमा राजस्व संकलन, जग्गा खरिद बिक्री तथा भूमि सम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?

### कुवेर अधिकरण

२१. चिलीमा हालै (सन् २०१७) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?

### सेबास्टियन पिन्थेरा

२२. गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को प्रकाशनको सुरुवात कहिले देखि भएको हो ?

### सन् १९५५ अगस्त २७

(विश्वमा भएका विविध कीर्तिमान उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वर्ल्ड रेकर्डस्को पहिलो प्रकाशन सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनमा भएको।)

२३. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?

### कोसी टापु